



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७९।०६।०९ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

१. चामे गाउँपालिकामा भू-उपयोग क्षेत्र तथा भू-उपयोग योजना तर्जुमा तथा कार्यन्वयनका लागि चामे गाउँकार्यपालिकाले स्थानीय भू-उपयोग परिषदको रूपमा काम गर्ने निर्णय गरियो ।
२. चामे गाउँपालिकाको वडा नं. ४ मा रहेको कजिनसारा तालको चालु आर्थिक वर्षमा अवलोकन भ्रमणमा जाने तथा पर्यटकीय प्रचारप्रसार तथा भिडियोग्राफीका लागि देशको चर्चित ब्लगर/युटुबरसँग सम्झौता गरी काम गराउन चालु भैपरी खर्चबाट रु ४ लाख बजेट विनियोजन गर्ने निर्णय गरियो ।
३. यस चामे गाउँपालिकाको कार्यालय बाट चामे बजार क्षेत्रमा आपतकालिन अवस्थामा खानेपानी व्यवस्थापन गर्ने उद्देश्यले आ.व.२०७८।०८९ मा DN50 PN10 को ११५० मि. र DN63 PN10 को १००० मि. HDEP पाईप खरिद गरि ल्याई गाउँपालिकाको स्टोरमा मौज्जात रहेकोमा हाल चामे बजार क्षेत्र खानेपानी तथा ढल निर्माण योजना जि.एस. कन्ट्रक्सनले निर्माण कार्य गरि रहेको र जि.एस. कन्ट्रक्सनले गरेको ठेक्का सम्झौतामा खानेपानीको पाईप ४५ एम.एम साईजको रहेको र दिर्घकालिन रूपमा उक्त ४० एम.एम. र ५० एम.एम. साईजको पाईप सानो हुने भएकोले यस पालिकाको मौज्जातमा रहेको ६३ एम.एम.को पाईप ६०० मि. जि.एस. कन्ट्रक्सनलाई उपलब्ध गराउने र उक्त कन्ट्रक्सनको BOQ मा रहेको ४० एम.एम. र ५० एम.एम.को पाईप गाउँपालिकामा लिई गाउँपालिकाले आम्दानी बाधने र सो अनुसारको रकम जि.एस. कन्ट्रक्सनलाई भुक्तानी गर्ने निर्णय गरियो ।
४. यस चामे गाउँपालिकाको वडा नं. ४ अन्तर्गत जि.एस. कन्ट्रक्सनले निर्माण कार्य गरि रहेको खानेपानी तथा ढल निर्माण कार्यमा गाउँपालिका अगाडिको गेट देखि घट्टे खोला सम्म र घट्टे खोला देखि गोर्खाली किचन चोक सम्मको बाटो अति सागुरो भएकोले खुल्ला नालि (स्याल्याप) निर्माण गर्न नसकिने भएकोले प्राविधिक स्टमेट अनुसार १८० एम.एम. २०० मि. पाईप मार्फत ढल निकास गर्नुपर्ने भएकोले ढल निकासको लागि आवश्यक पर्ने DN180 PN10 साईजको पाइप BOQ मा नभएकोले उक्त परिमाणको पाईप चामे गाउँपालिकाको सशर्त अनुदान खानेपानी सेवा विस्तार तथा पुनस्थापना कार्यक्रम शिर्षक बाट खर्च लेखने गरी गाउँपालिकाबाट पाईप खरिद गरी जि.एस. कन्ट्रक्सनलाई उपलब्ध गराउने निर्णय गरियो ।
५. नेपालीहरूको महानचाड २०७९ को शुभ विजयादशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा चामे गाउँपालिकाबासी जनता, सम्पूर्ण जनप्रतिनिधिहरूका साथै पालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको व्यक्तिगत साथै परिवारीक सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना प्रस्ताव पारित गरियो ।
६. चामे गाउँपालिकाभिन्न फोहोरमैला व्यवस्थापनका लागि कुहिने, नकुहिने फोहोरमैला प्रत्येक घरबाटै छुट्याउन लगाई फोहोरमैला व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्न ज्यालादारीमा एकजना कर्मचारी राख्ने निर्णय गरियो ।